

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ (३) तथा सूचनाको हक समन्वयी नियमान्वली २०६५ को नियम ३ बमोजिम मार्गजनिक गरिएको।



२०८१ साल कत्तिक १ गते देखि २०८१ साल पुस मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरु

स्वतः प्रकाशन



निस्दी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मित्याल

फोन नं. ९८५७०७९२१०

ईमेल : info@nisdimun.gov.np

२०८१ माघ

२०८१ कृतिक १ गते देखि २०८१ साल पुस मसान्त सम्म सापादित प्रमुख क्रियाकलापहरु :

प्रकाशक : निस्ती गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

सूचना तथा प्रविधि शाखा

फोन नं. : ९८५७०७९२०८

वेबसाईट : www.nisdimun.gov.np

ईमेल : info@nisdimun.gov.np

nisdi2007@gmail.com

ito.lgnisdimun.gov.np

प्रकाशन : २०८१ माघ १३



विषयसूची

१. गाउँपालिकाको परिचय :	1
२. गाउँपालिकाको काम कर्तव्य र अधिकार:	1
३. निस्ती गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्यविवरण:	3
क) संगठन संरचना	3
ख) कर्मचारी संख्या (द्रवन्दी तेरीज).....	4
ग) कार्य विवरण.....	6
३.१.प्रशासन तथा योजना शाखा	6
३.२. शिक्षा तथा सामाजिक विकास शाखा	7
३.३. पूर्वधार विकास शाखा.....	7
३.४. स्वास्थ्य सेवा शाखा.....	8
३.५. कृषि तथा पशुपांची विकास शाखा	8
३.६. लेखा परिक्षण एकाई	9
३.७. सूचना प्रविधि उपशाखा	9
३.८. महिला तथा बालबालिका उपशाखा	10
३.९. पञ्जिकरण तथा सामाजिक सुरक्षा इकाई	10
३.१०. रोजगार सेवा केन्द्र	10
३.११. लघु उद्यम विकास शाखा.....	10
३.१२. बालमैत्री शाखा	11
४. गाउँपालिकाबाट प्रदान गरिने सेवा :	11
५.गाउँपालिका शाखा र जिम्मेवार अधिकारी एवम् सम्बन्धित शाखा प्रमुखहरुको विवरण :	11
६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि :	12
६.१. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर:-	12
६.२. सेवा प्राप्त गर्ने लाग्ने अवधि:-.....	12
७. निवेदन/उजुरी उपर निर्णय गर्ने पक्रिया र अधिकारी :	12
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:	12
९. चालु आ.व.को दोस्रो त्रैमासिक अवधि सम्मान सम्पादन गरिएका मुख्य मुख्य कामको विवरण:.....	12
क. प्रशासन तथा योजना शाखा:	12
ख. शिक्षा तथा सामाजिक विकास शाखा:.....	14



ग. पुर्वाधार विकास शाखा:	14
घ. स्वास्थ्य सेवा शाखा:	17
ड. कृषी तथा पशुपत्ती विकास शाखा :	18
पशु तर्फः.....	18
कृषी तर्फः	19
च. सुचना प्रविधि उपशाखा :	19
छ. महिला तथा बालबालिका उपशाखा :	20
ज. पंजीकरण तथा सामाजिक सुरक्षा इकाई :	20
झ. रोजगार सेवा केन्द्र :	21
ञ. लघु उद्यम विकास शाखा :	21
ट. बालमैत्री शाखा :	22
१०. गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यलय प्रमुख, सूचना अधिकारी, गुनासो अधिकारी आदिको विवरण:	22
११. आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण:	23
१२. निस्दी गाउँपालिकामा परेको सूचना माग सम्बन्धि निवेदन:	26

गोर्खा को प्रभावित क्षेत्र
ऐतिहासिक प्रदेश
गिरियाल, चालाम
पश्चिम प्रशासकीय अधिकृत
Chaitali

१. गाउँपालिकाको परिचय :

पाल्पा जिल्लाको पूर्वी भेगमा रहेको निस्दी गाउँपालिका प्राकृतिक सौर सम्बद्धाले सम्पन्न, जलप्रयोक्ताको धनी, माना मंगृति र मध्याताको केन्द्र सावीकका वाकामलाड, सहलकोट, झिरुवास, मित्याल, गल्था, अर्नले र ज्यामिरे, गा.वि.स, हफ मिलेर नयाँ आकाश र ग्वागामा यम गाउँपालिकाको उदय भएको हो । निस्दी र आरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरे लेक देखि बेपोके मध्य आकाशखोला, गल्था फाँट, मुढबास फाँट, दमार फाँट, दुंगानाबेसी फाँट देखि बाकामलाडको डामार फाँट टार सम्म फैलिएको छ । पापार, बाहाण, थेवी, नेवार, ठुकुपी, दलित समुदायको समान विकास र उन्नति नै यस गाउँपालिकाको नयाँ पहिनान हुनुपर्छ भन्ने मान्यतालाई आत्मासात मोका छौं । नेपाल साकाहते ७५३ स्थानीय तह गठन गर्ने सन्दर्भमा २०७३ साल फाल्गुन महिनाको २७ गते विभिन्न रूपमा स्थापना भएको हो । कुल थेब्राह्म २१४.५ वर्ग कि.मी. मा फैलीएको र राष्ट्रिय जनगणना २०७८ को अनुसार पुरुष ८३४५ र महिला १७७५ गरि जनसंख्या १८,१२० रहेको छ । पूर्वमा नवलपारासी जिल्ला, पश्चिममा पूर्वखोला र माथागढी गाउँपालिका, उत्तरमा रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका तथा दक्षिण मा नवलपारासी जिल्ला रहेको छ । भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको गाउँपालिका हो ।

२. गाउँपालिकाको काम कर्तव्य र अधिकार:

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम निस्दी गाउँपालिकाको काम कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन् ।

- नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भए बमोजिम स्थानीय तहको एकल अधिकार सुची
- सहकारी संस्था
- एफ.एम सञ्चालन
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर
- स्थानीय सेवाको व्यवस्थापन
- स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
- स्थानीय स्तरका विकास आयोजना र परियोजना
- आधारभुत र माध्यमिक शिक्षा
- आधारभुत स्वास्थ्य र सरसफाई
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिँचाइ
- गाँउसभा, नगरसभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन
- स्थानीय अभिलेख व्यवस्थापन
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- जेष्ठ नागरीक अपाङ्गता भएका व्याति र अशत्तहरूको व्यवस्थापन
- बेरोजगारको तथ्याङ्क संकलन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक ऊर्जा
- विपद् व्यवस्थापन
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास
- खेलकुद
- स्वास्थ्य सम्बन्ध सेवाहरु




- बिषुत्, खानेपानी तथा सिंचाइ जस्ता सेवाहरु
- सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोत बाट प्राप्त रोयलटी, पर्यटन शुल्क
- वन, जंगल, वन्यजन्तु, चराचुरुडगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- सामाजिक सुरक्षा र गरिवि निवारण
- व्यतिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क
- स्थानीय स्तरमा पुरातत्व, प्राचिन स्मारक र संग्रहालय संरक्षण, संमर्द्दधन र पुनःनिर्माण
- सुकुम्वासी व्यवस्थापन
- सवारी साधन अनुमति
- भुमि व्यवस्थापन
- संचार सेवा, पत्रपत्रिका
- यातायात सेवा
- संघ, संस्था दर्ता तथा नविकरण
- लघु, घोलु तथा साना उधोग

श्री कृष्ण राम रामानन्द
कौदारालीजन कानूनी
दृष्टिकोण निवारण
नित्यालय

नित्यालय निवारण निधिकृत

३. निस्दी गाउँपालिकाको संगठन संरचना, कर्मचारी संख्या एवम् कार्यविवरणः

क) संगठन संरचना




महात्मा बाबासाहेब अमेदेकर

ख) कर्मचारी संख्या (दरवन्दी तेरीज)

पद नाम	तह	सेवा/ समूह	कायम समूहग्रा	प्रस्तावित शाखा/ उपशाखा/ एकाइ
प्रमुख प्रशासकीय अधिकृत प्रशासन				
सामाजिक विकास अधिकृत	छैटाँ/ साताँ	शिक्षा	१	शिक्षा तथा सामाजिक विकास शाखा
पूर्वाधार विकास प्रमुख	छैटाँ/ साताँ	इंजिनियरिंग	१	पूर्वाधार विकास शाखा
प्रशासन प्रमुख	छैटाँ/ साताँ	प्रशासन	१	प्रशासन तथा योजना शाखा
योजना तथा अनुगमन अधिकृत	छैटाँ/ साताँ	प्रशासन	१	प्रशासन तथा योजना शाखा
जनस्वास्थ्य अधिकृत	छैटाँ/ साताँ	जनस्वास्थ्य	१	स्वास्थ्य शाखा
लेखा अधिकृत	छैटाँ/ साताँ	प्रशासन लेखा	१	आर्थिक प्रशासन शाखा
जम्मा			६	
सूचना प्रविधि अधिकृत	छैटाँ/	सूचना प्रविधि/वि	१	सूचना प्रविधि उपशाखा
कृषि विकास अधिकृत	छैटाँ	कृषि	१	कृषि तथा पशुपालन विकास शाखा
पशुपालन विकास अधिकृत	छैटाँ	कृषि	१	कृषि तथा पशुपालन विकास शाखा
जन स्वास्थ्य निरीक्षक	छैटाँ	स्वास्थ्य/जनस्वास्थ्य	१	स्वास्थ्य शाखा
जम्मा			४	
प्रशासन सहायक	पाँचाँ	प्रशासन	२	प्रशासन शाखा, पंजीकरण
कानुन सहायक	पाँचाँ	कानुन	१	कानुन एकाइ
राजस्व सहायक	पाँचाँ	प्रशासन	१	राजस्व संकलन एकाइ
शिक्षा सहायक	पाँचाँ	शिक्षा	१	शिक्षा तथा सामाजिक विकास शाखा
सर्व इन्जीनियर	पाँचाँ	इंजिनियरिंग	१	पूर्वाधार विकास उपशाखा
सर्व इन्जीनियर	पाँचाँ	इंजिनियरिंग	१	सहरी विकास तथा नक्शा स्वीकृति उपशाखा
सर्भेयर	पाँचाँ	रार्भ	१	सहरी विकास तथा नक्शा स्वीकृति उपशाखा
आन्तरिक लेखा परिक्षक	पाँचाँ	आलेप	१	आलेप एकाइ
लेखा सहायक	पाँचाँ	प्रशासन	१	आर्थिक प्रशासन शाखा
सुपरभाइजर	पाँचाँ	विविध	१	महिला तथा बालवालिका उपशाखा
वातावरण तथा सरसफाइ निरीक्षक	पाँचाँ	विविध	१	वातावरण तथा विपद् व्यवस्थापन एकाइ
स्टाफ नर्स	पाँचाँ तह	स्वास्थ्य	१	स्वास्थ्य शाखा
जम्मा			१३	
प्रशासन सहायक	चौथो	प्रशासन	२	योजना, नागरिक सहायता कक्ष

गोपनीय मिस्टर डॉ. अमित शर्मा
कल्पनालिपि विविध
एम्प्रियोली प्राइवेट
लिमिटेड, पटना
Jayshree
प्रशासकीय अधिकृत


प्राविधिक सहायक कृषि	चौथो	कृषि	२	कृषि तथा पशुपन्थी विकास गांवा
प्राविधिक सहायक पशुपन्थी	चौथो	पशु	३	कृषि तथा पशुपन्थी विकास गांवा
कर्पुटर सहायक	चौथो	विविध	२	प्रशासन सूचना
खापास्टे	चौथो		१	वातावरण तथा विपद् व्यवस्थापन एकाई
जम्मा			१०	
कार्यालय सहयोगी			३	
हलुका सवारी चालक			२	
हेडी सवारी चालक			१	
बरिष्ठ नगरप्रहरी			१	नगरप्रहरी कक्ष
नगरप्रहरी जवान			३	नगरप्रहरी कक्ष
			१०	
जम्मा			४३	
वडा कार्यालय				
वडा सचिव	पाँचौ	प्रशासन	७	
सव इंजिनियर	पाँचौ	इंजी/सिमिल	३	
अ सव इंजिनियर	चौथो	इंजी/सिमिल	४	
कार्यालय सहयोगी	तहविहिन		७	
जम्मा			२१	
स्वास्थ्यकेन्द्र				
जनस्वास्थ्य निरीक्षक/ सिअहेव	छैठों	स्वास्थ्य	७	
हेव/ सिअहेव	पाँचौ	स्वास्थ्य	७	
स्टाफ नर्स/ सि अनमि	पाँचौ	स्वास्थ्य	७	
अहेव	चौथो	स्वास्थ्य	७	
अनमि	चौथो	स्वास्थ्य	७	
कार्यालय सहयोगी	तहविहिन		७	
			४२	
कुल जम्मा			१०६	

गोरुङ लोहपाटी गांवा
सुनिधि विकास निकाय
मिस्ट्रील, राजस्थान
पशुपति श्रावकीय निधिकूप

ग) कार्य विवरण

१. प्रशासन तथा योजना शाखा

- बाहिरवाट आएका पत्रहरुका सम्बन्धमा आवश्यक कारबाहीका लागि पेश गर्ने ।
- सिफारिस सँग सम्बन्धित सम्पुर्ण आवश्यक कार्यहरु गरि सिफारिसका लागि पेश गर्ने ।
- शाखासँग सम्बन्धित अभिलेखहरु अद्यावधिक गरि राख्ने ।
- आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
- कर्मचारीको नियुक्ति, सर्वा, बढुवा, अवकास, राजिनामा सम्बन्धि प्रक्रियागत कार्यहरु गर्ने ।
- नयाँ नियुक्ति पाएका कर्मचारीहरुको कार्य विवरण तयार गरी, सो बमोजिम काममा लगाउने
- निर्णय भए अनुसार कर्मचारीहरु माथि कारबाही चलाउने ।
- कर्मचारीहरुको हाजिरी, विदा सम्बन्धि आवश्यक कार्य गर्ने ।
- कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गरी राख्ने ।
- कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन फाराम तथा सम्पति विवरण फाराम भर्न लगाउने व्यवस्थाको लागि आवश्यक कार्यहरु गर्ने ।
- कर्मचारीहरुको प्रोत्साहन, पुरस्कारको लागि सिफारिस सम्बन्धि आवश्यक कार्य निर्देशन भए अनुसार गर्ने ।
- नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्यहरु गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा अन्य कार्यहरु गर्ने गराउने ।
- विभिन्न उजुरीहरुको छानविन गरी किनारा लगाउन पेश गर्ने ।
- गाउँपालिकामा पर्न आएका विभिन्न मुद्दा मामिला, उजुरीका विषयमा मिलापन गराउने नभए राय साथ सम्बन्धित निकायमा पठाउने ।
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी निति, मापदण्ड, सेवा शर्त, योजना कार्यान्वयन र नियमन गर्ने ।
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन गर्ने ।
- मानव संसाधन विकासका लागि अल्पकालिन तथा दिर्घकालिन योजना तर्जुमा गर्ने
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उद्दि आदिको व्यवस्थापन गर्ने ।
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका समान खरिद सम्बन्धि कार्य गर्ने ।
- गाउँपालिका भित्र सार्वजनिक तथा सरकारी सम्पति, सामुदायिक सम्पति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनिज, बनको विवरण तथा गाउँपालिकाको स्वामित्वमा रहेको सम्पतिको अभिलेख राखि अद्यावधिक गर्ने ।
- स्थानीय तह, प्रदेश र संघ सँगको सम्बन्ध र सम्बन्ध, प्रतिनिधित्व तथा वडा कार्यालय सँग सम्बन्ध गर्ने ।
- संघीय तथा प्रदेश कानूनको अधिनमा रही गाउँ प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने ।
- न्यायीक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने ।
- सूचना तथा सञ्चार प्रविधि सँग सम्बन्धित इन्टरनेट सेवा, टेलिस्टर, केबुल तथा तारविहिन टेलिभिजन प्रशारणको अनुमति नियन्त्रण र नियमन गर्ने ।
- व्यवसाय सञ्चालन अनुमति, दर्ता, नियन्त्रण तथा नियमन गर्ने ।
- स्थानीय व्यापार, उत्पादन, वाणिज्य वस्तुको माग, आपूर्ति व्यवस्थापन, मुल्य निर्धारण, खाद्य पदार्थको गुणस्तर नियन्त्रण तथा अनुगमन गर्ने ।
- कार्यपालिका, सभा तथा अन्य आवश्यक बैठक सञ्चालन, निर्णयको अभिलेखिकरण तथा विधायन सम्बन्धी कार्य गर्ने ।




३.२. शिक्षा तथा सामाजिक विकास शाखा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि) निरन्तर प्रगति तथा विषय शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण, कार्यान्वयन र नियमन गर्ने।
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन अनुमति र नियमन गर्ने।
- स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्रीको निर्माण, व्यवस्थापन र कार्यान्वयन मा सहयोग गर्ने पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन गर्ने।
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्य गर्ने।
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार गर्ने।
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन गर्ने।
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने कार्य।
- स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रबर्द्धन र स्तरीकरण गर्ने।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने कार्य।
- स्थानीय स्तरमा खेलकुद प्रशासन तथा संस्थाको नियमन र समन्वय गर्ने।
- खेलकुद संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास गर्ने।
- खेलकुद प्रतियोगिता आयोजना तथा सञ्चालन गर्ने।
- अन्य अतिरिक्त क्रियाकलाप तथा शिक्षा सँग सम्बन्धित अन्य कार्यहरु गर्ने।
- युवाहरुको क्षमता विकास तथा सचेतनामुलक तालिम तथा कार्यक्रमहरुको व्यवस्थापन गर्ने।

३.३. पूर्वाधार विकास शाखा

- गाउँपालिका भित्र निर्माण गर्नुपर्ने भौतिक संरचना (सहरी विकास, वसपार्क, वसस्टप, शौचालय, ओभरहेड, पुल, विभिन्न प्रकारका मलिटस्टोरी संरचना यातायात नियमन आदि) को सर्वे, अध्ययन, डिजाइन, विश्लेषण गरी वार्षिक कार्यतालिका सहित श्रोतसाधन जनशक्तिको आँकलन गरी गाउँपालिका कार्यपालिकाबाट स्वीकृत भए पछि गाउँसभाबाट पारित गर्ने प्रस्ताव तयार गर्ने,
- शहरी विकासको नीतिको आधारमा आवास क्षेत्र, व्यापारिक क्षेत्र, खुलापार्क, खेलमैदान नीति, भित्री सहरी सडक टुला मार्गको मर्मतसम्भार गर्ने गराउने, यस सम्बन्धमा अन्तर गाउँपालिका तथा सम्बद्ध अन्य निकाय (प्रदेश वा संघीय) संग समन्वय गरी व्यवस्था स्कीकृत नीति बनाई कार्यान्वयन गर्ने गराउने,
- शुद्ध खानेपानी उत्पादन, वितरण, सुधार सम्भार र व्यवस्थापनमा समन्वय, सहकार्य समेत गरी भरपर्दो रूपमा पानी उपलब्ध गराउने गर्न लगाउने, ढल निर्माण व्यवस्थापन संरक्षण गर्ने गराउने साथै नदी र जलश्रोत फोहरसहित सफा स्वाच्छ बनाउने बनाउन लगाउने,
- मातहत शाखालाई कार्य निर्देशन दिने, कामको मूल्याकन गर्ने, पद तह अनुसार मातहत कर्मचारीको सुपरिवेक्षण वा पुनरावलोकन गर्ने, प्रोत्साहन, पुरस्कार, दण्डको सिफारिस गर्ने, महाशाखा अन्तर्गतका सम्पुर्ण कार्यक्रमको जिम्मेवारी निर्वाह गरी पुर्ण सुसूचित हुने,
- कार्यक्रमको अनुगमन मुल्यांकन गरी गाउँकार्यपालिका, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्तासमुम महाशाखा अन्तर्गत कार्यप्रगतिको सूचना प्रवाह गर्ने गराउने,
- शाखा अन्तरगतका कार्ययोजना कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मार्फत प्राप्त कार्यतालिका, अध्यक्षको निर्णय र निर्देशन पालना र कार्यान्वयन गर्ने गराउने,
- शाखा अन्तरगत रहने उपशाखा, एकाई तथा बडा कार्यालयहरुको प्रशासकीय नियन्त्रण गर्ने।
- गाउँपालिकाको जिम्मामा पेरेका भित्री बाहिरी सडकहरुको तथ्याङ्क लगात, ति सडकको अवस्था, महत्व, निर्माण, मर्मतसुधारका अनुमानित समय तालिका तयार गरी अभिलेख राख्ने,



- निर्माण, मर्मतसम्भार सुधारको कार्यतालिका बनाइ सो अनुसार गुणस्तरीय, भएर्दै काम जनसहभागिता हुने भएं सो समेतको आधारमा पापदग्धि सम्पादन सम्मय सीमागति कार्य सम्पन्न गर्ने,
- सडकको निर्माण मर्मत सुधार समेतको सर्वे डिजाइन, तगत इस्टिमेट, कार्यतालिका, जनशक्ति, समयसीमा र जोखिम अवस्था आदि विश्लेषण समेत तयार गरी शाखा प्रमुखमा पेश गर्ने,
- शहरी योजना भित्र ढल निर्माण, मर्मतसम्भार र जनस्वास्थ्यलाई कुनै असर नपर्ने गरी निस्काशन व्यवस्था गर्ने गराउने,
- नदी तथा पानीका स्रोतहरूमा तरल फोहर (लिक्वीड वेस्ट) को शुद्धता व्यवस्थित गर्ने गराउने र भूमिगत तथा सतहगत पानीको स्थान विशेषको अध्ययन गरी उत्पादन स्तर उपयोग उपभोगको नयमन नियन्त्रण व्यवस्था गर्ने गराउने,
- खानेपानी तथा ढल व्यवस्था र पानीजन्य सरसफाईको लागि प्राप्त श्रोत (आन्तरिक एवं स्वदेशी विदेशी क्रष्ण, सहयोग) को परिचालन र त्वरको दिगो एवं गुणस्तरीय निर्माण मर्मतसम्भार गर्ने गराउने र आन्तरिक तथा बाह्य सहयोग एवं समन्वय गर्ने गराउने,
- शहरी योजनामा आवश्यकता र जनमागको आधारमा जग्गा वा घर एकीकरण (त्याण्ड, हाउस, पुलिङ्ग) योजना तयार गरी स्वीकृत मापदण्ड अनुसार कार्यान्वयन गर्ने, गराउने,
- सोलार तथा अन्य बैकल्पिक उर्जाको विकास, प्रयोग र गुणस्तरीय निरन्तरताको व्यवस्था गर्ने गराउने,
- शहरी विद्युत वितरण अव्यवस्थित तारसंजालको सुन्दरता व्यवस्था गर्न सम्बन्धित निकायसंग सहकार्य, सहयोग र समन्वयबाट समेत कार्य गर्ने गराउने,
- बैकल्पिक उर्जा विकासको लागि अध्ययन अनुसन्धान गर्न आवश्यकता अनुसार विशेषज्ञ लिने वा लिन सिफारिस गर्ने,
- नक्सापास सम्बन्धी काम गर्ने।

४. स्वास्थ्य सेवा शाखा

- गाउँउपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरूको सञ्चालन, व्यवस्थापन गर्ने गराउने,
- गाउँउपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरूको अनुगमन, सुपरिवेक्षण गर्ने,
- नेपाल सरकार बाट प्रदान गरिएका निशुल्क औषधिहरूको वितरणको व्यवस्था मिलाउने,
- विभिन्न निकायहरूबाट माग गरिने स्वास्थ्य सम्बन्धि सूचनाहरू उपलब्ध गराउने,
- अत्यावश्यक औषधि तथा औषधिजन्य समाग्रीहरू खरिद गरी स्वास्थ्य संस्थाहरूमा वितरण गर्ने,
- नियमित खोप कार्यक्रमहरू संचालन गर्ने गराउने,
- नेपाल सरकारबाट शर्शत अनुदानमा विनियोजित बजेट कार्यान्वयन गर्ने,
- विभिन्न महामारीबाट बच्ने, सचेत हुने लगायतका रोकथाम सम्बन्धि सूचनाहरू प्रवाह गर्ने, सो सम्बन्धि पुर्वतयारीका लागि कार्ययोजना बनाउने,
- विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरूको अनुगमन, निरीक्षण गर्ने।

५. कृषि तथा पशुपालन विकास शाखा

- कृषि तथा पशु विकास सम्बन्धि योजनाहरूको अनुगमन सुपरिवेक्षण गर्ने,
- कृषि तथा पशु विकास सम्बन्धि बार्षिक योजना तयार गर्ने,
- कृषि तथा पशु विकास सम्बन्धि बार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने,
- गाउँउपालिका भित्र कृषि तथा पशु सम्बन्धी तालिम संचालन गर्ने,
- कृषि तथा पशुमा आइपर्ने विभिन्न रोगव्याधिहरूको पुर्वानुमान गरी सो का लागि पुर्व तयारी कार्ययोजना बनाउने,
- संघ र प्रदेशका कृषि तथा पशु सम्बन्धी विभिन्न योजना, कार्यक्रम, अनुदान संग सम्बन्धित कार्य गर्ने,
- गाउँउपालिका भित्रका कृषक घर परिवारहरूको अभिलेख व्यवस्थापन सम्बन्धि कार्य,



- गाउँपालिका भित्रका पशुसंग सम्बन्धित तथ्याहुक अभिलेखिकरण कार्य,
- कृषि तथा पशुसंग सम्बन्धित विभिन्न औपचारिकहरुको व्यवस्थापन कार्य,
- पालिका भित्रका विभिन्न कृषि सम्बन्धित विभिन्न अनुगमन, निरिक्षण गर्ने,
- पशु खोप शिविर संचालन तथा व्यवस्थापन गर्ने गराउने,
- कृषक कल्याणकारी बचत कोषको कार्यान्वयन गराउने,
- कृषि हाटबजार, कृषि एम्बुलेन्स, कृषि पशु सम्बन्धित विभिन्न शिविरहरु संचालन गर्ने कार्य,
- गाउँपालिका बाट प्रदान गरिने कृषि तथा पशुका विभिन्न अनुदान संग सम्बन्धित कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने।

३.६. लेखा परिक्षण एकाई

- आय व्यय र धरौटी सेस्ताको प्रचलित कानुन बमोजिम लेखापरीक्षण गर्ने।
- गाउँपालिका कोषवाट रकम प्रवाह भएको विषयगत शाखाको आन्तरिक लेखापरिक्षण गर्ने।
- आन्तरिक लेखापरिक्षणवाट देखिएका त्रुटिहरु लेखापरिक्षण कार्य सम्पन्न गरेको १५ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गरी प्राप्त निर्देशन अनुसार कार्यहरु गर्ने।
- अन्तिम लेखा परिक्षण गर्नु अधि आन्तरिक लेखापरिक्षण वाट औल्याएको बेरुजु र तत् सम्बन्धमा भएको कारबाही र शाखाको धारणा अन्तिम लेखापरिक्षक समक्ष लिखित रूपमा पेश गर्ने।
- अन्तिम लेखापरिक्षणका लागि सेस्ता तयारी राख्न सहयोग पुर्याउने।
- राजस्व सम्बन्धि लेखा परिक्षण गर्ने।
- अन्तिम लेखापरिक्षणवाट देखिएका बेरुजुहरु नियमित गर्नुपर्ने भए सो सम्बन्धि कार्यहरु गर्ने

३.७. सूचना प्रविधि उपशाखा

- विभिन्न वस्तुगत विवरण तथा नक्साहरु, गाउँपालिका प्रोफाईल, तयार गर्ने र त्यसलाई आवश्यकता अनुसार प्रशोधन र अद्यावधिक गर्दै जाने।
- विभिन्न निकायहरूवाट भएका प्रकाशनहरु, विकास, सम्बन्धी अध्ययन प्रतिवेदनहरु, अनुसन्धानहरु, अडित रिपोर्टहरु, कार्य प्रगति विवरणहरुको संकलन, गाउँपालिकावाट प्रकाशित सूचना र तथ्यांकहरु तथा गाउँपालिकाको विविध विषयमा जानकारी दिने।
- गाउँपालिकावाट गरिने प्रकाशनहरुको नियमित सूचना संकलन, प्रशोधन, लेख रचना, बुलेटिन, बस्तुगत विवरण र समाचारमूलक सामाग्रीहरुको सम्पादन गरी प्रकाशन कार्यको नेतृत्व लिने।
- कार्यालयको आन्तरिक तथा बाह्य सूचना प्रवाहलाई छिटो, छरितो र भरपर्दो तुल्याउन आवश्यक कार्यहरु गर्ने।
- गाउँपालिकाको कार्यसम्पादन स्थिति झलिक्ने गरी सूचना र विवरणहरु नियमित रूपमा संकलन तथा प्रकाशनको व्यवस्था मिलाउने।
- गाउँपालिका अन्तर्गत सूचना र तथ्यांकहरु क्षेत्रगत निकाय तथा माग गर्ने व्यक्ति र संस्थाहरूलाई सशुल्क वा निशुल्क उपलब्ध गराउने।
- नागरिक बडापत्र तयार गर्ने र गाउँपालिकाको मुख्य मुख्य कामहरुको बोरेमा सूचना पाठी तयार गरी राख्ने व्यवस्था मिलाउने।
- गाउँपालिकाको सञ्चार प्रविधिको विकासमा प्रवर्धन गर्दै ईमेल, ईन्टरनेट, वेबपेज होस्टिङ, टेलिफोन इन्टरकम सिस्टम, फोटोकपी, ओ एच पी आदीको व्यवस्थापन तथा सुदृढिकरण गर्दै लैजानको लागि व्यवस्था मिलाउने।
- सूचना प्रवाह गर्ने माध्यमहरुमा ब्रोशर, होडिड बोर्ड, सूचना पाटिमा सूचनाको व्यवस्था, विभिन्न पत्रपत्रिकामा गाउँपालिकाको गतिविधि प्रदान गर्ने, स्थानिय रेडियो कार्यक्रमको सञ्चालन जस्ता कार्यहरूवाट जनतालाई सुसुचित गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेका अन्य कार्यहरु गर्ने।

३०
गाउँपालिकाको कार्यहरु
सेवानी प्रदेश, वैपाल
सेत्याल, याल्प
निर्माण प्रशासकीय दायित्व

३.८. भृता तथा बालबालिका उपशाखा

- भृता, बालबालिका तथा जेष्ठ नागरिकहरूको तथ्याङ्क संकलन गर्ने,
- भृता तथा अन्य लक्षित वर्गको सामाजिक आर्थिक तथा राजनीतिक सशक्तिकरण गर्ने,
- भृता, बालबालिका, जेष्ठ नागरिक तथा अन्य लक्षित वर्गको योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन गर्ने,
- अपङ्गता भएका व्यक्तिको पहिचान गरि परिचय पत्र वितरण गर्ने,
- युवा लक्षित सिप विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,
- लक्षित वर्ग अन्तर्गतका कार्यक्रम सञ्चालन गर्नको विभिन्न शाखाहरू संग समन्वय गर्ने,
- सहकारी सम्बन्धी कार्य गर्ने।

३.९. पञ्जिकरण तथा सामाजिक सुरक्षा इकाई

- सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरूको विवरण प्रणालीमा अध्यावधिक गर्ने,
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा आवधिक रूपमा रिपोर्ट गर्ने,
- सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरूको त्रैमासिक रूपमा विवरण अध्यावधिक गरि सामाजिक सुरक्षा भत्ता वितरणका लागि पेश गर्ने,
- सामाजिक सुरक्षा सँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने गराउने,
- सामाजिक सुरक्षा भत्ता सम्बन्धित जनचेतनामुलक कार्यक्रमहरू सम्पूर्ण वडाहरूमा संचालन गराउने कार्य,
- व्यक्तिगत घटना दर्ता सम्बन्धित विभिन्न जनचेतनामुलक कार्यक्रमहरू र शिविर सम्पूर्ण वडाहरूमा संचालन गराउने कार्य,
- व्यक्तिगत घटना दर्ता कार्य र सामाजिक सुरक्षा भत्ता सम्बन्धित सम्पूर्ण कार्यहरू पूर्णतया अनलाईन प्रणालीबाट संचालन गराउने कार्य।

३.१०. रोजगार सेवा केन्द्र

- सर्वत अनुदानमा प्राप्त रोजगार सम्बन्धि कार्यक्रमहरू संचालन गराउने,
- पालिकाभित्रका वेरोजगार व्यक्तिहरूको लगत संकलन गरी प्रणालीमा अधावधिक गर्ने कार्य,
- कामका लागि पारिश्रमिक र युवारूप कार्यक्रम अन्तर्गतका विभिन्न योजनाहरूको अनुगमन तथा निरीक्षण गर्ने कार्य,
- कामका लागि पारिश्रमिक र युवारूप कार्यक्रम संग साझेदारीमा कार्य गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यपालिकामा पेश गर्ने,
- रोजगार सेवा केन्द्र सँग सम्बन्धित त्रैमासिक कार्यप्रणति संघिय मन्त्रालयमा पेश गर्ने,
- गाउँपालिका भित्रका वेरोजगार व्यक्तिहरूको गुनासो संबोधन गर्ने कार्य,
- रोजगार सेवा केन्द्र अन्तर्गतका विकास योजना र गाउँपालिकाका बारिंग योजनाहरू बिच तादात्म्यता मिलाउने कार्य,
- विभिन्न टोलहरू तथा वडाहरूमाट वेरोजगार व्यक्तिका लागि माग गरिएका योजनाहरूको संकलन गरी योजना बैक बनाउने कार्य।
- वैदेशिक रोजगार सम्बन्धी सहजीकरण।

३.११. लघु उद्यम विकास शाखा

- पालिका भित्रका लघु उद्यमीहरूको तथ्याङ्क संकलन तथा अभिलेखीकरण गर्ने कार्य,
- पालिका भित्र सम्पूर्ण वडा तथा टोलहरूमा लघु उद्यम सँग सम्बन्धित तालिम तथा शिविर संचालन गर्ने कार्य,
- उद्यम विकास सँग सम्बन्धित माग संकलन गरी कार्यपालिकामा पेश गर्ने कार्य,
- सिपमुलक तथा व्यवसायमुलक तालिमहरू संचालन गर्ने,
- परिस्कृत सिप विकास तालिम, पुर्नताजगी तालिम र प्रविधि हस्तान्तरण सम्बन्धि कार्य,

अन्तर्गत कार्यपालिकाको कार्यालय
देवियनी प्रदेश, देवियनी
सिंचाला, पाल्पा

Damodar

- तथु उद्यमीहरूले उत्पादन गोका वस्तुहरूको बजारीकरणमा राहयोग गर्ने,
- स्थानीय उत्पादन र वस्तुहरूको प्रकर्षन गर्ने गराउने मानविकार्य,
- स्थानीय कच्चा पदार्थहरूको उपयोग हुने गरी तथु उद्यम गिकासका कार्य संचालन गराउने,

३.१२. बालमैत्री शाखा

- बालबालिकाको तथ्याङ्क संकलन गर्ने तथा अभिलेख व्यवस्थापन गर्ने,
- सबै प्रकारका बालबालिकाको अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने,
- बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न विभिन्न शाखाहरू तथा गाउँपालिका भित्र रहेका विभिन्न क्षेत्रहरू संग सम्बन्ध गर्ने,
- बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण कार्यविधिमा भए अनुसारका काम गर्ने गराउने,
- संघ संस्था दर्ता सम्बन्धी कार्य गर्ने।

४. गाउँपालिकाबाट प्रदान गरिने सेवा :

निस्दी गाउँपालिकाबाट सुचना माग सम्बन्धि सेवा प्रवाह सुचनाको हक सम्बन्धि ऐन नियम अनुसार प्रदान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, ७ वटा वडा कार्यालय र पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले सम्पादन गर्ने कार्य तथा सोका सम्बन्धमा पर्ने उजुरी तथा गुनासो सम्बोधनका लागि निस्दी गाउँ कार्यपालिकाको कार्यालयमा एक जना गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको पनि व्यवस्था गरिएको छ।

५. गाउँपालिका शाखा र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुखहरूको विवरण :

सि.न.	बिषयगत शाखाको नाम	जिम्मेवार अधिकारीको पद	जिम्मेवार अधिकारीको नाम
१	गाउँ कार्यपालिकाको कार्यालय	प्रमुख प्रशासकीय अधिकृत	मदन अर्याल
२	प्रशासन तथा योजना शाखा	अधिकृत स्तर छैठौं	अर्जुन खनाल
३	स्वास्थ्य सेवा शाखा	अधिकृत स्तर सातौ	रेम बहादुर दिशा
४	आर्थिक प्रशासन शाखा	अधिकृत स्तर छैठौं	सरोज काप्ले
५	पुर्वाधार विकास शाखा	इन्जिनियर (छैठौं)	संजय खनाल
६	शिक्षा तथा सामाजिक शाखा	शिक्षा शाखा संयोजक	नर बहादुर थापा
७	सूचना प्रविधि उपशाखा	सूचना प्रविधि अधिकृत	राधा खण्डुलुक
८	रोजगार सेवा केन्द्र	रोजगार संयोजक(छैठौं)	हरी आले
९	कृषि विकास शाखा	कृषि अधिकृत	सागर न्यौपामे
१०	पशुपंछी विकास शाखा	प्राविधिक सहायक	ओम बहादुर मशाड्गी
११	राजश्व इकाई	सहायक पाँचौ	बिमला आचार्य
१२	महिला तथा बालबालिका उपशाखा	सहायक चौथो	वन्दना गुप्ता
१३	बालमैत्री शाखा	बालमैत्री परामर्शदाता	कुशमखर पाण्डे



१४	पञ्जिकरण तथा सामाजिक सुरक्षा इकाई	फिल्ड सहायक	श्रीनृणा यामाहा
१५	लघु उद्यम शाखा	उद्यम निकास सहजकर्ता	पुष्पा चौधरी

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि :

६.१. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर:-

सूचनाको हक सम्बन्धि नियमावली २०६५ को नियम ४ र अन्य विशेष कानुनले तोके बमोजिमको दस्तुर लाग्नेछ।

६.२. सेवा प्राप्त गर्ने लाग्ने अवधि:-

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य विशेष कानुनले अवधि तोकेकोमा सोहि बमोजिम हुने गरिएको छ।


७. निर्णय उपर उजुरी सुने अधिकारी :

अध्यक्ष श्री मुक्त बहादुर सारु

९. चालु आ.व.को दोस्रो त्रैमासिक अवधि सम्मान सम्पादन गरिएका मुख्य मुख्य कामको विवरण:

क. प्रशासन तथा योजना शाखा:

- प्रशासन शाखाले विभिन्न कार्यालय, व्यक्ति, संगठनबाट प्राप्त पत्रहरु, कर्मचारीका नियुक्तिका पत्रहरु, हाजिरी पत्रहरु लगायत संस्थागत तथा व्यक्तिगत निवेदन गरी जम्मा १४०८ पत्रहरु दर्ता भई प्रक्रियामा गएका छन्।
- प्रशासन शाखाले विभिन्न कार्यालय, व्यक्ति, संगठनबाट प्राप्त पत्रहरु, कर्मचारीका नियुक्तिका पत्रहरु, हाजिरी पत्रहरु लगायत संस्थागत तथा व्यक्तिगत निवेदन सहित अन्य प्राप्त पत्रहरुको अभिलेख राखी जम्मा ७२३ पत्रहरु चालनी भएका छन्।
- यस कार्यालयबाट ६० वटा विभिन्न किसिमका सुचनाहरू प्रकाशन गरीएको।
- प्रदेश लोक सेवाबाट सिफारिस भई आएका कर्मचारीको नियुक्ति तथा पदस्थापना नियमित रूपमा गरीएको छ।
- यस गाउँपालिका र सो अन्तर्गतका शाखा/कार्यालयमा कार्यरत कर्मचारीहरू कार्यालयको काम यस गाउँपालिका/जिल्ला स्थित कार्यालय र जिल्ला बाहिरका कार्यालयमा जाँदा भ्रमण अभिलेख राखी अभिलेख व्यवस्थापनमा चुस्ताल्याइएको।
- यस गाउँपालिकामा कार्यरत कर्मचारीहरूको समझौता गरीएको र हाजिरी व्यवस्थापन गरिएको छ।
- कार्यसम्पादन मूल्यांकन फाराम प्रत्येक कर्मचारीको संकलन तथा व्यवस्थापन गरेको।
- कर्मचारी मासिक बैठक, कर्मचारी विदा अभिलेख व्यवस्थापन गरीएको।
- संघिय तथा प्रदेश सरकारको सम्पुरक र विषेश अनुदानका आयोजनाहरूको प्रगती प्रतिवेदन पेश गरीएको।
- आ.व २०८१/८२ को आयोजना सञ्चालनको तयारी गरिएको।
- सबै वडाहरु तथा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको।
- वार्षिक कार्ययोजना तयार गरीएको।
- वार्षिक खरिद योजना तयार गरीएको।
- दोस्रो हिउदे अधिवेशन सफलता पुर्वक सम्पन्न भएको।



12

□ सर्वै वडा कार्यालयमा मिति २०८१/०९/०६ गते देखि २०८१/०९/१३ गते साम सापन एकिकृत धूमी सोनाचाट प्राप्त भएको मेनालो निराण

सेवाको नाम	वडा नं.१	वडा नं.२	वडा नं.३	वडा नं.४	वडा नं.५	वडा नं.६	वडा नं.७	जम्मा
योजना सम्झौता	१५	१८	१३	२	१४	९	१२	८३
पेशकी भुक्तानी	०	१	२	०	०	७	३	१३
च्यवसाय दर्ता	५	२	९	०	२	५	०	२३
च्यवसाय नविकरण	३	६	१३	६	९	१२	२	५१
माटो परिक्षण	१३	५	५	१३	२२	१२	१४	८४
अपांडि परिचय पत्र वितरण	०	१	०	१	२	१	०	५
जेष्ठ नागरिक सम्मान	४५	३८	४०	५०	३६	२८	२०	२५७
असहाय महिला र बालिका सहायता	२	४	२	३	१	४	३	१९
पशु स्वास्थ्य औपधी वितरण/परिवार संख्या	१५८/ ५४८८	१२०/ ३७१०	८२/ २१८३	११३/ ७५०६	१६१/ ४०८६	१५८/ २९९३	११३/ २५८५	१०४/ २९५४८
सामान्य स्वास्थ्य परिक्षण	७५	८३	५०	६०	९९	८३	१०१	५५१
स्वास्थ्य औपधी वितरण	१६३	१४१	१३६	१४०	१४९	१५२	१६०	१०४१
मुख/दाँतको परिक्षण	१०४	७५	९५	१३१	६८	९४	१११	६७८
सुरक्षा सामग्री वितरण (श्रमिक)	४	नभएको	१८	नभएको	१०	१०	४	४६
शिविर आगमन संख्या	१९५	२२०	१७१	२१२	३८१	२६५	१९८	१६४२ जना
कृषि प्रदर्शनी	१७	३३	१८	३०	३८	५४	४	११४ जना
आयुर्वेद औपधी वितरण	नभएको	नभएको	नभएको	४२	८०	नभएको	८३	२०५ जना
शैक्षिक सामग्री प्रदर्शनी	८ विद्यालय ६० शै.सा.	५ ७१ शै.सा.	८ विद्यालय ११३ शै.सा.	९ विद्यालय ८६ शै.सा.	८ विद्यालय १५९ शै.सा.	४ विद्यालय १२७ शै.सा.	९ विद्यालय ६३ शै.सा.	५१ विद्यालय ६७९ शै.सा.

गोपनीय उपायकारी
उपर्युक्त प्रदर्शनी कार्यालय
सित्याराम, नेपाल
मिशन प्रशासन अधिकारी


त्र. शिक्षा तथा सामाजिक विकास शाखा:

क्र.सं.	कार्यक्रम	परिमाण	केफियत
१	गाउँ शिक्षा समिति बैठक	१	पटक
२	भासिक प्र.अ. बैठक	३	पटक
३	विद्यालय अनुगमन	१९	ओटा
४	शिक्षक तलब भत्ता निकासा	१	पटक
५	दिवा खाजा निकासा	१	पटक
६	पाठ्यक्रम प्रबोधिकरण तालिम (मा.वि. १२ जना र नि.मा.वि. २४ जना नेपाली विषय) चार दिन	१	पटक
७	मा.वि. गणित विषय तालिम (११ जना) तिन दिन	१	पटक
८	आधारभूत तह (कक्षा १-५) शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम (५० जना) ५ दिन	१	पटक
९	बालबालिकाको प्रारम्भिक पहिचानको लागि क्षमता विकास तालिम (४६ जना) एक दिन	१	पटक
१०	आधारभूत तह (कक्षा ६-८) गणित विषय तालिम (२३ जना) ४ दिन	१	पटक
११	शिक्षक पदस्थापन (मा.वि. तह अंग्रेजी विषय)	१	जना
१२	करार शिक्षक नियुक्ति	६	जना
१३	स्वैच्छिक राजीनामा	३	जना
१४	शिक्षक सरुवा	५	जना
१५	अवकाश शिक्षक	१	जना
१६	असाधारण बिदा	१	जना

ग. पुर्वाधार विकास शाखा:

भवन निर्माण तर्फ:

भवन निर्माण तर्फ करिब १६ करोड ९३ लाखको लागतमा रबिना/प्राकृतिक जे.भी. द्वारा १५ शैया अस्पतालको निस्दी-०४ रुक्सेभञ्ज्यांगमा निर्माण भएरहेको छ जसको भौतिक तर्फको कार्य करिब ९० % काम सम्पन्न भैसकेको छ भने ७८% बितीय प्रगति रहेको छ भने निर्माण कार्य क्रमागत रूपमा नै रहेको छाहालसम्म भौतिक संरचनाको काम लगभक सकिसकेको अवस्था रहेको छ भने बाकि पैटिङ र फिनिशिंगको कार्य मात्र भएरहेको छ जसको अन्तिम कार्यावधि २०८२ आषाढ सम्म रहेको छ।



ज्यामिरे स्वास्थ्य चौकी निस्दी -०७ ज्यामिरे करिब १ करोड ८० लाख ३८ हजारको लागत अनुमानमा भएको ठेकामा १ करोड ७३ लाखमा (भाट द्वाहित) हर्ज इजिनियारिंग काठमाडौं सहृदय समझौता भई कार्य सम्पन्न भईमेको छ ।

निस्दी गाउँपालिकाको मुख्य प्रशासनिक भवन करिब ५ करोड २७ लाखमा रबिना/आदर्श/ श्रेया जे.भी. संग समझौता भएको भवनको निर्माणको काम हालसम्म दोस्रो तला ढलान भई तेश्रो तलाको तयारी भईरहेको छ र अन्य कामपा पलास्टर लगायतका निर्माण कार्य थप अगाडी बढिएको छ भवनको भौतिक प्रगति हातसम्म ३५% भएको छ भने वित्तीय प्रगति २७.४ % भएको छ ।

निस्दी गाउँपालिकाको वार्ड नं १ को बाकामलांगमा वडा कार्यालय भवनको कार्य सम्पन्न भएको छ यसैगरी निस्दी-०२ सहलकोटको वडा भवनको कार्य सम्पन्न भएको छ यस्तै प्रदेश अन्तर्गतको विभिन्न योजनाहरूको पनि ठेकका आवाहन भै समझौता समेत भैसकेको छाहाप्रो शाखाबाट सनै योजनाहरूको निस्तार अनुगमन, निर्देशन समेत भएको छ ।

सहक निर्माण तर्फः

केम खाम्चा मार्ग करिब ४५ कि.मि को ज्यामिरे देखि बाकामलांगको खुद्दे सेक्सनसम्म करिब २० करोडको लागत अनुमान र १५ करोड ६४ लाखमा समझौता भएको थियो । यो योजना निस्दी गौरबको योजना पनि रहेको छ, जुन जुन निस्दी गाउँपालिका को अन्तरिक आयश्रोत र सम्पुरक बजेट मा संम्पन्न हुने गरि ठेकका भएको थियो । उक्त योजना बाकामलाङ्गको खुद्देमा सिलन्यास कार्यक्रम भई जिरो चेनएजबाट काम सुरु हुदै विभिन्न सेक्सनहरूमा मित्याल इयाल्टुड र ज्यामिरेमा काम भई रहेको छ भने जसको करिब ३६% प्रतिशत भौतिक प्रगति भएको छ । अहिले विशेष गरि बाकामलांगमा नाली निर्माण, पर्खाल निर्माण तथा ग्रावेल को तयारी भैरहेको छ भने मित्याल-इयाल्टुंग र ज्यामिरे खण्डमा नाली, पर्खाल, र ग्याबिन निर्माण र कटिङको काम भैरहेको छ ।

खानेपानी तर्फः

खानेपानी तर्फ प्रदेश सरकारबाट ससर्तमा हस्तान्तरित कर्यक्रम (ससर्त) योजनाको करिब १० लाख बराबरको लागत अनुमानमा १३५ घरधुरीका लागि एक घर एक धारा सहित सम्पूर्ण कामको अर्चले अधुरो लिफिटिंग खानेपानी योजनाको ठेकका करिब ८,८३,०००/- मा समझौता भई काम भईरहेको छ ।

खानेपानी पाईप खरिद योजना अन्तर्गत कुल १४ लाख ४४ हजार बराबरको ठेकका करिब ९ लाख ५४ हजारमा समझौता भएको थियो, जसमा पालिका स्तरीय ५ लाख, गेझा खानेपानी ५ लाख र ज्यामिरे खानेपानी पाईप खरिदको ५ लाख गरि ठेकका आहान भएको थियो । उक्त योजनाको कार्यसम्पन्न र वडा अनुसार पाइप वितरण पनि भैसकेको छ ।

खानेपानीको पालिका स्तरीय योजना अन्तर्गत प्रदेश तर्फको अर्चले लिफिटिंग आयोजनाको ठेकका मार्फत समझौता भएको छ भने पालिकास्तरीय कुल ३१ वटा योजना मध्ये २७ वटा योजनाको समझौता भएको छ भने बाँकी योजनाको विवादका कारण समझौता हुन सकेको छैन ।

नदिजन्य पदार्थको उत्खनन् :

नदिजन्य पदार्थ अन्तर्गत यस गाउँपालिकाको क्षेत्र भित्र रहेका विभिन्न घाटहरूको दुंगा गिड्डी बालुवा उत्खनन गर्ने भनि IEE प्रतिबेदनको आधारमा १२ घाटको मिति २०८१/०८/०३ मा ठेकका आवाहन भएको थियो जसमध्ये रु २,८६,०४५.८ मा आवाहन भएको दुंगानाबेशी घाट निस्दी-०५ को मात्र ठेकका परेको थियो जसको मिति २०८१/०९/२३ मा रु. ६,३९,०७१.५०/- मा समझौता भएको छ तेसै गरि पुन दोस्रो पटकको सूचनामा निस्दी-०६ को दुम्री घाटको ठेकका स्वीकृत भएको छ । अन्य बाँकी १० वटा घाटको पुनः तेस्रो पटक ठेकका आवाहन भएको छ ।

यस्तै यस शाखाबाट भएका अन्य कामहरू संछिसमा यसप्रकार प्रस्तुत गरेका छौं ।

- Rate Analysis तयार गरि Rate of Building for Contractor, Rate of Building for User Community, Rate of road and Bridge for Contractor and Rate of Road and Bridge for User Community को तयार गरि वर्षभरि गर्नुपर्ने निर्माण सम्बन्धि कामहरूको दररेट निर्धारण गरिएको थियो ।



-] ठेक्का सम्पूर्ण योजनाहरूको इस्टिमेट तयार गर्ने, ठेक्का प्रक्रिया मुनुल्का गर्ने, Bid Evaluation, Bid Notice जारी गर्ने तथा समझौता डकुमेन्ट तयार गरि समझौता समेत गर्ने सम्पूर्ण काम भएको छ जसको ठेक्का प्रक्रियामा काम भएका योजनाहरूको विवरण तल पेश गरेको छौ ।
-] बार्षिक कार्ययोजना तयार गरिएको छ ।
-] हुंगा गिर्दी तथा बालुवाको IEE तयार गर्ने काम पनि गरिएको छ ।
-] हुंगा गिर्दी तथा बालुवाको उत्खननका लागि बिभिन्न घाटहरूको ठेक्का आवान गर्ने काम भएको छ ।
-] कार्यालयका बिभीन कागजी कामहरू तयार गर्ने तथा अभिलेख राख्ने काम भएको छ ।
-] बिभिन्न कार्यालयबाट प्राप्त हुने पत्रका जवाफी पत्र र विवरणहरू तयार गर्ने र पठाउने काम पनि यसै शाखाबाट भएको छ ।
-] खानेपानीको पाईपको र ग्याबिन जालीको विवरण राख्ने, वितरण गर्ने काम पनि भएको छ ।
-] सम्पूर्ण योजनाहरूको नियमित अनुगमन गर्ने र गराउने र कामको निर्देशन दिई काममा सहजता प्रदान गर्ने र गुणस्तरीय बनाउन प्रयत्न गर्ने काम भएको छ ।
-] यस्तै अन्य वडा स्तरिय योजनाहरूको कार्यको बिस्तृत विवरण तल पेश गरेको छु ।

बडागत योजना

- वडा नं १ को भवन तर्फ २ वटा, सडक तर्फ १०, खानेपानी ५ अन्य तर्फ २ वटा योजनाको नाप जाच तथा इस्टिमेट भई १६ वटा योजना समझौता भएको छ ।
- वडा नं २ को २० वटा योजना मध्ये १९ वटा योजनाको नापी र इस्टिमेट तयार गरिएको छ भने १ ओट्टको समझौता बाँकी रहेको र एक ओटा योजनाको फरफारक भयको छ । भने सबै कार्यान्वयनको चरणमा रहेका छन ।
- वडा नं ३ को १७ मध्ये १७ योजनाको नापी तथा इस्टिमेट तयार गरि समझौता भएको छ साथै एक ओटा योजनाको फरफारक भयको छ । भने सबै कार्यान्वयनको चरणमा रहेका छन ।
- वडा नं ४ को १८ मध्ये १३ वटा योजनाको नापी तथा इस्टिमेट तयार गरि समझौता भएको छ भने सबै कार्यान्वयनको चरणमा रहेका छन भएको छ भने ०५ ओटा इस्टिमेट तयार गर्न बाँकी छ ।
- वडा नं ५ को २१ मध्ये २८ योजनाको नापी तथा इस्टिमेट तयार भएको र १ ओटाको इस्टिमेट नभएको र उक्त योजनाको समझौता भएको छ । भने सबै कार्यान्वयनको चरणमा रहेका छन ।
- वडा नं ६ को १२ मध्ये १० वटा योजनाको नापी तथा इस्टिमेट तयार गरि समझौता भएको छ भने सबै कार्यान्वयनको चरणमा रहेका छन भएको छ भने ०२ वटाको इस्टिमेट तयार गर्न बाँकी ।
- वडा नं ७ को २६ मध्ये २१ योजनाको नापी तथा इस्टिमेट तयार गरि समझौता भएको छ । साथै ४ ओटाको ठेक्का मर्फत जाने छ । भने सबै कार्यान्वयनको चरणमा रहेका छन ।

प्राप्ति कार्यालयकालीन ठेक्का
ऐसियती प्रदर्शन केन्द्र
सित्याल, पूर्व
निर्माण विभागीय अधिकारी
16

I. स्वास्थ्य सेवा शाखा:

क्र. सं.	कृयाकलाप	सञ्चालन मिति	प्रगति	क्रमियत
१	आ.व. २०८०/०८१ को डाटा भेरीफिकेशन	०४/०९/२०८ १	आ.व. २०८१/०८१ मा सम्पन्न गयेका स्वास्थ्य कार्यक्रमहरूको अभिलेख तथा प्रतिवेदन अनुसार HMIS अनुसार DHIS 2 मा डाटा मिलान गरियो।	
२	मासिक बैठक तथा प्रतिवेदन संकलन	०४/०९/२०८ १	होके महिनाको ५ गते	
३	खोप कार्यक्रमको आ.व. २०८१/०८२ को लागि सुक्ष्म योजना सम्पन्न	०४/१०/२०८ १		
४	खोप कार्यक्रमको कोल्डचेन सब सेन्टर सञ्चालन	०४/१५/२०८ १	नियमित खोप तथा खोप अभियान कार्यक्रमहरूको लागि भ्याविसन ढुवानी निस्दी बाट सञ्चालन	
५	आ.व. २०८०/०८१ को स्वास्थ्य कार्यक्रमको संस्था स्तरीय र मसास्वास्वसे कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न	२०८१ श्रावण २१-२८		
६	आ.व. २०८०/०८१ को स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न	२०८१ श्रावण ३०		
७	निस्दी ६ अचलेमा कोभिड १९ विद्धको खोप अभियान सञ्चालन	२०८१ भाद्र ९ र १०	१००२ जनाले खोप लगाएको	
८	आ.व. २०८०/०८१ को क्षयरोग कार्यक्रमको पालिका स्तरीय बार्षिक समिक्षा तथा कोहर्ट बिश्लेषण कार्यक्रम सम्पन्न	२०८१ भाद्र ३०		
९	आ.व. २०८०/०८१ को कोभिड १९ विद्धको खोप अभियानको बार्षिक समिक्षा तथा नियमित खोप सुदृढिकरण र कोल्डचेन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न	२०८१ भाद्र ३१		
१०	आ.व. २०८०/०८१ को मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत उत्तर प्रसूति घरभेट(PNC Home Visit) कार्यक्रमको पालिका स्तरीय बार्षिक समिक्षा	२०८१ कार्तिक ७-८		
११	आ.व. २०८०/०८१ को पोषण कार्यक्रमको पालिका स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सञ्चालन	२०८१ मंसिर ७		
१२	आ.व. २०८०/०८१ को स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्ड कार्यक्रमको समिक्षा तथा २०८१/०८२ को पहिलो चरणको HPMSS कार्यक्रम सम्पन्न	२०८१ मंसिर १०/१५ र १९ गते	स्कोर १.बाकामलाड-८१, २.सहलकोट-७८, ३.झिरबास-८०, ४.मित्याल-८०, ५.गल्धा-७८, ६.अर्चले-८६, ७.ज्यामिरे-७८	सबै स्वास्थ्य संस्थामा

प्रश्नाका जवाब
दिएको छ। यसका बाबत
निपुणता देखियेकूरै
जि. प्रसुत इत्यासकीय लघियिकृत

१३	आ.व. २०८१/०८२ को लागि आधारभूत तथा आकस्मिक सेवाको लागि औपचारी खरीदको टेण्डर (ईविड)	२०८१ मंसिर १६		
१४	आपूर्ती व्यवस्थापन कार्यक्रम अन्तर्गत ७ वटा स्वास्थ्य चौकीहरुबाट eLMIS अनलाईन सञ्चालन	२०८१ मंसिर		
१५	पूर्ण सुन्धागत सुकेरी घोषणा कार्यक्रमको लागि पालिका स्तरीय अभियुक्तिकरण तथा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन	२०८१ मंसिर २० गते बिहान		बिहान ८ बजे
१६	राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस २०८१ स्वास्थ्य सम्बन्धि गित प्रतियोगिता सम्पन्न	२०८१ मंसिर २०		दिनको ११ बजे
१७	एकिकृत घुम्ति शिविर संग मुख्यको स्वास्थ्य तथा दाँतको समस्या र सामान्य स्वास्थ्य जाँच तथा उपचार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन	२०८१ पौष ६,७,८,९ र ११,१२ र १३		सबै बडाहरुमा
१८	ज्येष्ठ नागरिकसंग गाउँपालिका कार्यक्रम(७५ बर्ष माथिका उमेर र अपाङ्गता भएका कर ख वर्गका) नागरिक हरुको घरदैलो स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम समिक्षा तथा योजना तर्जुमा	२०८१ पौष १० गते		
१९	ज्येष्ठ नागरिकसंग गाउँपालिका कार्यक्रम(७५ बर्ष माथिका उमेर र अपाङ्गता भएका कर ख वर्गका) नागरिक हरुको घरघरमा स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम	२०८१ पौष २१ देखि २९ सम्म	५१८ जनालाई सेवा दिइएको	सबै बडाहरुमा
२०	नियमित खोप सुदृढिकरण, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र सरसफाई प्रवद्धन प्याकेज कार्यक्रम र सुक्षम्योजना अध्यावधिक कार्यक्रम सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई तालिम	२०८१ पौष २७ र २८ गते		

ड. कृषी तथा पशुपंची विकास शाखा :

पशु तर्फ

१) उपचार सेवा तर्फ:

- क) मेडिकल उपचार सेवा ३७४५ वटा
- ख) सर्जिकल उपचार सेवा २१२ वटा
- ग) गाईनोक्लोजिकलउपचार ६६ वटा
- घ) परजिविनियन्तरण सेवा १२५७२ वटा
- ड) कुल जम्मा उपचार सेवा: १६५९५ वटा



१) विरियात सेवा तर्फः

- क) खसी/बोका निर्यात रेकडेट १८१३ वटा र ३३६३११०। बगावरको
- ख) बंगुर पाठापाठी निर्यात १८१ वटा रु ९९५००। बगावरको
- ग) बंगुरको मासु १७२६ के.जी रु ६२१३६।
- घ) कुल आमदानी रु ३५१६७५।०।

२) योजना गत कार्यक्रमः

- क) गाई/भैसी भकारो सुधार २०० वटा मध्य २४ वटा कार्य सम्पन्न भएको।
- ख) खसी/बोका बजारिकरण सम्बन्धी अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको।
- ग) पशु सेवा शाखा तथा वडाको लागि आवश्यक औषधी खरिद कार्य सम्पन्न।
- घ) कृत्रिम गर्भाधान तर्फ हाल सम्म ४९ वटा भैसीमा भएको छ।

३) रोग नियन्त्रण तर्फः

- क) पालिकाको एकिकृत घुम्टी शिविरमार्फत ९०२ जना कृषकको २९२३५ पशुपन्छी लाई औषधी वितरण गरेको।
- ख) भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र निस्दी गाउँपालिका पशु सेवा शाखाको समन्वयमा निस्दी ७ ज्यामिरेको बेभोके, सातमुरे तथा मोलघराममा २ दिने पशु स्वास्थ्य शिविर मार्फत १८५ जना कृषकको ५०९३ पशुपन्छी लाई औषधी वितरण गरेको।

कृषी तर्फ

- किसान सूचिकरण कार्यक्रमको लागि ७ जना गणक छनोट गरि वडा न ५, ६ र ७ मा खटाइएको र हाल सम्म २४८४ जनाको डाटा प्रविष्ट गरिएको।
- प्लाष्टिक मल्चड र च्याउ वित्तको सूचना प्रकाशन गरि माग संकलन गरि वितरण भएको।
- सुन्तलाजात फलफुल पकेट स्थापनाको लागि वडा न ५ मा स्थान छनोट गरीएको।
- ८ वटा कृषी समुहको नविकरण भएको।
- कृषि मेशीनरीको माग संकलन गरीएको।
- २४ वटा माटोको sample संकलन गरी माटो परिक्षण गरीएको।

च. सुचना प्रविधि उपशाखा :

- विभिन्न विभाग, मन्त्रालय र कार्यालयहरु मार्फत प्रदान गरिएको पोर्टलहरूमा विवरण प्रविष्टी गरेर जानकारी गर्नमा सहजिकरण जस्तै:
आ.व. २०८०/८१ को निस्दी गाउँपालिकाको
 - वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा विवरण प्रविष्टी गरी पृष्ठपोषण गर्नलाई विद्युतिय माध्यम portal मार्फत जि.स.स.लाई पठाइएको।
अड्क-८६
 - निस्दी गाउँपालिकाको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा विवरण प्रविष्टी गरी पृष्ठपोषण गरेर नतिजा प्रकाशन।
अड्क- ७९.५
- सम्पत्ति विवरण नयाँ कर्मचारीहरुको ६० दिन भित्र पेश गरिएको Data Entry गरिएको।



19

- █ राष्ट्रिय प्रावृत्तिक स्रोत तथा वित्त आयोगको पोर्टलको कार्यसापादन प्रतिवेदन विवरण/फर्म भेरे प्रत्येक सूचकहरु सबै भरी पठाइएको ।
- █ नेपाली नागरिकता वितरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित प्रवृत्ति प्रविधिमा आधारित ननाउने उद्देश्य अनुरूप स्थानिय तहहरुबाट नागरिकता सूचना व्यवस्थापन प्रणाली External Module CCIMS प्रणाली सञ्चालनका लागि पालिका प्रयोगकर्ता माग गरी सोही अनुसार सबै वडालाई User Account बनाई नागरिकता सिफारिस Online मार्फत लागु गराइएको समस्या भएको वडामा सहजीकरण गणिएको ।
- █ सहभीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा दिइएको पोर्टलमा माग गरिएका बजेट, प्रगति विवरण तथा अन्य विवरणहरु प्रविष्टी गरिएको ।
- █ Desktop, Printer तथा अन्य IT सम्बन्धी devices को Maintenance गरिएको नभएकोलाई स्टोर्स शाखालाई सूचित गरि बनाउन पठाइएको ।

निरन्तर रूपमा

- निस्दी गाउँपालिकाको E-mail, Facebook page, Twitter तथा अन्य माध्यमद्वारा सूचना आदान/प्रदान गरिएको ।
- कार्यपालिका बैठक, गाउँ सभा बैठक, विषयगत शाखा तथा विभिन्न कार्यक्रमहरुको लागि SMS तथा फोन गरी सूचना प्रवाह गरिएको ।
- आ.व. २०८१/८२ मा पारित वार्षिक बजेट तथा कार्यक्रम, ऐन कानून तथा निर्देशिका, कार्यपालिकाको निर्णय तथा अन्य सूचना निर्णयहरु, विवरणहरु निरन्तर रूपमा निस्दी गाउँपालिकाको वेबसाइट www.nisdimun.gov.np मा अपडेट ।

सहभीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य कार्यालयद्वारा दिइएको पोर्टलमा माग गरिएका सूचना, प्रगति विवरण तथा अन्य विवरणहरु प्रविष्टी तथा सम्बन्धित शाखालाई सूचना प्रवाह गरिएको ।

छ. महिला तथा बालबालिका उपशाखा :

- प्रत्येक वडामा तिज गित कार्यक्रम सम्पन्न
- निस्दी कोसेलीघर व्यवस्थापनका लागि विनियोजित बजेट अनुसारको कार्यक्रम सञ्चालन गर्ने जिम्मा निस्दी कोसेली घरको व्यवस्थापन समितिलाई दिने निर्णय गरिएको ।
- निस्दी महिला समन्वय समितिको बैठक २ पटक सम्पन्न भएको ।
- असहाय महिला सहायता कार्यक्रम प्रत्येक वडाबाट २ बालिका र २ महिला छनोट गरी सहयोग सामाग्री वितरण गरियो ।
- महिलाहरुद्वारा आयोजित तिहार विशेष कार्यक्रम सम्पन्न ।
- लैझिगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सबै वडाहरुमा सडक नाटक प्रदर्शन सम्पन्न भएको ।
- ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

ज. पंजीकरण तथा सामाजिक सुरक्षा इकाई :

- आ.व. २०८१/८२ मा नविकरण भएका सा.सु भत्ता प्राप्त योग्य लाभग्राहीहरुको संख्याको विवरण
 १. जेष्ठ नागरिक अन्य- १२७९ जना
 २. जेष्ठ दलित- ८१ जना
 ३. जेष्ठ नागरिक एकल महिला- १७८ जना
 ४. विधुवा महिला- ३६७ जना
 ५. पूर्ण अपाङ्गता- २४ जना
 ६. अति अशक्त अपाङ्गता- १०४ जना
 ७. दलित बालबालिका- ९० जना
 ८. कुल संख्या- २१२३ जना

20



९. लगत कत्ता भएको लाभग्राहीहरुको संख्या: १४ जना

१०. नयाँ धप लाभग्राहीहरुको संख्या: ५५ जना

पहिलो त्रैमासिकमा कुल २१७८ जना लाभग्राहीहरुलाई रु २ करोड १७ लाख १३ हजार २ मय १२ रुपैया मात्रमु भना वितरण भएको ।

दोसो (द्वितीय) त्रैमासिक (कार्तिक-पुस) को भना वितरणको विवरण

१. जेष्ठ नागरिक अन्य: १३२६ जना रु १,५६,८४,९७१-

२. जेष्ठ नागरिक दलित: ८५ जना रु ६,७५,६४०।-

३. जेष्ठ नागरिक एकल महिला: १८५ जना रु १४,६८,३२०।-

४. विपुवा महिला: ३८५ जना रु ३०,३४,३५।।-

५. कर्वा अपाङ्ग: २६ जना रु ३,०७,२३०।-

६. खर्वा अपाङ्ग: १०४ जना रु ६,६३,९३।।-

७. दलित बालबालिका ९९ जना रु १,४८,२१।।-

८. जम्मा: २२१० जना रु २,१९,८२,६६।।-

पालिका अन्तर्गतको सामाजिक सुरक्षा भता रकम सबै समूह/वर्गलाई बराबर मासिक १,०००।।- को दरले वर्षमा दुई पटक अर्धवार्षिक रूपमा वितरण गर्ने गरिएमा हाल सम्मको विवरण संकलन

१. एकल पुरुष: ६९ जना

२. गर्वका अपाङ्गता भएका व्यक्ति: ६१ जना

३. अभिभावक विहीन अनाथ बालबालिका: ९ जना

४. जम्मा: १३९ जना

निरन्तर रूपमा सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत भईरहेको ।

झ. रोजगार सेवा केन्द्र :

यस आ.व. २०८१/८२ का लागि पुरुष १४४ र महिला २२९ गरी जम्मा ३७३ जनाको फारम रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा प्रविष्ट गरीएकोमा ६५ जनाका लागि प्रतिदिन ६६८ का दरले सय दिनका लागि बजेट सधिय सरकारबाट प्राप्त भएको छ । सो बजेट नियमानुसार बडागत रूपमा विभाजन गरि (विभाजन भएको सख्त्या वडा न १ मा ४ जना, वडा न २ मा ९ जना, वडा न ३ मा १८ जना, वडा न ४ मा १० जना, वडा न ५ मा १० जना, वडा न ६ मा १० जना, वडा न ७ मा ४ जना) रोजगार मुलक आयोजनाहरुको सुरुवाट भएको छ ।

न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकका लागि रोजगारीमा खटिनु पुर्व अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकका लागि कार्यस्थल सुरक्षा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हाल सम्म वैदेशिक रोजगारमा जाने ५० जना व्यक्तिहरुका लागि श्रम स्वीकृति गराउन सहजिकरण गरिएको ।

वैदेशिक रोजगारीमा गई मृत्यु भएका व्यक्तिहरुको छोरा छोरीले पाउने छात्रवृत्ती वापादको रकम भुक्तानीमा सहयोग गरीएको ।

रोजगार सेवा केन्द्रको वार्षिक कार्यातालिका निर्धारण गरीएको ।

न. लघु उद्यम विकास शाखा :


यस आ.व मा सञ्चालन हुने कार्यक्रमहरुको कार्यातालिका निर्धारण गरिएको ।

उद्यम विकास सहजकर्ता परिचालनका निमित्त गाउपालिका तर्फबाट रु १ लाख रुपैया विनियोजन गरीएको ।

कार्यपालिकाको बैठकबाट लघु उद्यम विकास कार्यक्रमको लागि वडा छनौट गरेको ।

व्यवसायको लागि आवश्यक कच्चापर्दथहरु ल्याउनलाई सहजिकरण गरेको ।

पुराना र नयाँ उद्यमिहरु संग निरन्तर रूपमा सम्पर्कमा रहि उद्यमिहरुमा आको समस्याहरु को समाधान र छलफल गर्ने ।



- उच्चमीहरुलाई प्रत्यक्ष स्पष्टा भेट गरी व्यवसाय बारे परामर्श र छलफल गोको।

बालभैत्री शाखा :

- बडा स्तरिय बालक्लव नेटवर्क निर्वाचन ७ वटा वडामा सम्पन्न
- ६० औ बाल दिवस कार्यक्रम २०८१/५/२९ मा सम्पन्न
- पालिका स्तरिय बालक्लव नेटवर्क निर्वाचन २०८१/५/२८ मा सम्पन्न
- बालभित्रे पत्रिका प्रकाशन तालिम पहिलो चरणमा १३ विद्यालयका ३९ जनालाई आ.बि हरुका लागि ३ दिने तालिम सम्पन्न
- बालक्लव समन्वय समिति बैठक पालिका तहको १ पटक
- बालभैत्री सहजकर्ता तथा बालक्लव समन्वय समिति संयुक्त बैठक पालिका तहको १ पटक
- सबै वडाका १२ वटा माध्यमिक विद्यालयमा बाल विवाह अन्त्यमा हाप्रो भुमिका ग्रियक सङ्गठक नाटक प्रदर्शनी सम्पन्न।
- सबै वडामा बाल विवाह नगर्ने नगराउने र सहभागी नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर संकलन गर्ने कार्य सम्पन्न।
- बालभैत्री सहजकर्ता तथा बालक्लव प्रतिनिधिहरुको ३ दिने क्षमता विकास तालिम सम्पन्न।
- सबै वडा स्तरिय बालक्लव नेटवर्कहरुको बैठक सम्पन्न।
- संस्था दर्ता १० नविकरण ५

न्यायिक समिति :

- यस त्रैमासिकमा न्यायिक समितिको कार्यालयमा २ वटा उजुरी परेकोमा १ वटा फर्डौट भएको र १ वटा बाँकी रहेको छ।

गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यलय प्रमुख, सूचना अधिकारी, गुनासो अधिकारी आदिको विवरण:

- गाउँपालिका प्रमुख- अध्यक्ष श्री मुक्त बहादुर सारु (९८५७०४८०९२)
- गाउँपालिका उपप्रमुख- उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठ (९८४०१९३५०४)
- कार्यालय प्रमुख- प्रमुख प्रशासकीय अधिकृत श्री मदन अर्याल (९८५७०७९२१०)
- सुचना अधिकारी/गुनासो सुन्ने अधिकारी-अधिकृतस्तर छैटो श्री अर्जुन खनाल (९८५७०७९२१५)



□ आ.व. ०८१/८२ को २०८१०७०१ देखि २०८१०९१२९ सम्मको आय व्यय तथा खर्च विवरण देहाय अनुसार रहेको छ।

निस्टी गाउँपालिका

गाउँपालिकाको कार्यालय, मित्याल, पाल्पा

कार्यालयको कोड : ८०५५०५०२३००



आय व्यय विवरण

आ.व. : २०८१/८२ अवधी : २०८१०७०१-२०८१०९१२९

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मोज्दात	शीर्षक	वार्षिक बजेट	दर्वा	सर्व(%)	मोज्दात
संघीय सरकार	३८,४०,१५,५००.००	५,१३,४६,५४०.००	१३.३७	३३,२६,६८,९६०.००	चालु	४२,५३,०७,५००.००	२,७२,२६,१०२.०१	६.४२	३२,६०,१६,३२३.२२
१३३११ समानिकरण अनुदान	९,१७,००,०००.००	२,२९,२५,०००.००	२५	६,८७,७५,०००.००	२११११ पारिश्रमिक कर्मचारी	२७,३१,१६,२००.००	१४,३४,३०३.७०	३.४५	२६,३६,६९,८९६.३०
१३३१२ शसर्त अनुदान चालु	२७,६१,१५,५००.००	२,८४,२१,५४०.००	१०.२९	२४,७६,९३,९६०.००	२१११२ पारिश्रमिक पदाधिकारी	७५,००,०००.००	११,७८,०००.००	१५.७१	६३,२२,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	१२,००,०००.००	०.००	०	१२,००,०००.००	२१११३ पोशाक	७,५०,०००.००	०.००	०	७,५०,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,५०,००,०००.००	०.००	०	१,५०,००,०००.००	२१११४ कर्मचारीको बेठक भत्ता	५,००,०००.००	१९,००.००	११.८८	४,१२,०००.००
प्रदेश सरकार	२,२६,७१,०००.००	१५,१७,७५०.००	६.६९	२,११,५३,२५०.००	२१११९ अन्य भत्ता	३२,७१,०००.००	१,०६,२००.००	३.२५	३२,६४,८००.००
१३३११ समानिकरण अनुदान	६०,७१,०००.००	१५,१७,७५०.००	२५	४५,५३,२५०.००	२१११५ पदाधिकारी बेठक भत्ता	२२,००,०००.००	२,६५,०००.००	१२.०५	१२,३५,०००.००
१३३१२ शसर्त अनुदान चालु	१,००,०००.००	०.००	०	१,००,०००.००	२१११६ कर्मचारी कल्याण कोष	१०,००,०००.००	०.००	०	१०,००,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	७०,००,०००.००	०.००	०	७०,००,०००.००	२२१११ पानी तथा बिजुली	३,००,०००.००	२,०३,५००.००	६.६८	२,१७,२६५.००
१३३१५ विदेश अनुदान पुँजीगत	२५,००,०००.००	०.००	०	२५,००,०००.००	२२११२ संचार मस्तुल	६,००,०००.००	१९,८००.००	१६.६३	५,००,२००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	७०,००,०००.००	०.००	०	७०,००,०००.००	२२११३ इन्यन (कार्यालय प्रयोजन)	५५,००,०००.००	७,७८,५२३.४३	१४.१५	५०,२४,५०६.५०
१३३१४ विदेश अनुदान पुँजीगत	२५,००,०००.००	०.००	०	२५,००,०००.००	२२११४ विमा तथा नवीकरण खर्च	३५,००,०००.००	१०,६६,३६३.६३	३०.४७	२४,३३,६५६.३७
१३३१३ समपुरक अनुदान पुँजीगत	७०,००,०००.००	०.००	०	७०,००,०००.००	२२११५ गेशिनी तथा ओजार मार्मत समार	६,००,०००.००	०.००	०	२,५८,१२८.१९
राजस्त वाडफाड	११,१७,४५,०००.००	१,९३,९५,०९६.१७	१६.२	१०,०३,४९,१०३.८३	२२११६ मसलन्द तथा कार्यालय सामग्री	२४,३८,०००.००	१,३६,१८१.००	५.१२	२३,०१,११.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,२४,०२,८३३.००	१,४४,४५,९९९.३८	११.९५	५,७९,५६,८३३.६२	२२११७ पुस्तक तथा सामग्री खर्च	४,००,०००.००	०.००	०	५,००,२००.००
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	२,६३,१७,१६७.००	४९,४९,०९६.७९	१८.७५	२,१४,४८,०७०.२१	२२११८ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१५,००,०००.००	२,३०,५७६.००	१५.३७	१२,६३,५२४.००
११४५६ बाँडफाँटाट प्राप्त हुने सवारी साधन	५१,९४,०००.००	०.००	०	५१,९४,०००.००	२२४१२ सेवा र परामर्श खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००
					२२४१३ करार सेवा शुल्क	१,२०,००,०००.००	२०,३९,३२७.६०	१६.९८	१२,६३,६७२.४०
					२२५११ कर्मचारी तालिम खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
					२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	१५,६९,०००.००	६५,८०४.००	४.१२	१५,२३,१५६.००

कर	आय					संख्या	विविध कार्यक्रम सर्वे	विविध संख्या	विविध कार्यक्रम सर्वे	विविध संख्या
१४१४ बॉडफॉड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोपत्ती	१,५१,५१,०००.००	०.००	०	१,५१,५१,०००.००		२२५२२ लालाकांडा				
१४१५ बॉडफॉड भई प्राप्त दहतर बहतरको विक्रिबाट प्राप्त हुने आय	६,००,०००.००	०.००	०	६,००,०००.००		२२५२५ विविध कार्यक्रम सर्वे	२,५५,५५०,०००	२२५२५ विविध कार्यक्रम सर्वे	२,५५,५५०,०००	
अन्तरिक श्रोत	८,७८,७६,०००.००	२,००,४७३.०७	०.२३	८,७६,७५५२६.९३		२२६१५ अनुगमन, मूल्योकन खर्च	२,६५,०००.००	२२६१५ अनुगमन, मूल्योकन खर्च	२,६५,०००.००	
१४१६ सम्पत्ती कर	२,००,०००.००	२००.००	०.१	१,९९,८००.००		२२६१२ भ्रमण खर्च	२०,००,०००.००	२२६१२ भ्रमण खर्च	२०,००,०००.००	
१४१७ भुमिकर/मालपोत	७,३५,०००.००	५,६८३.०७	०.७७	७,२९,३१६.९३		२२७११ विविध सर्वे	६१,०४,६००.००	२२७११ विविध सर्वे	६१,०४,६००.००	
१४१८ वहाल कर	२,५०,०००.००	३,४१०.००	१.३६	२,४६,५९०.००		२२७२१ सभा सञ्चालन खर्च	७,००,०००.००	२२७२१ सभा सञ्चालन खर्च	७,००,०००.००	
१४१९ वहाल विटोरी कर	५,०००.००	०.००	०	५,०००.००		२८१४२ घरभाडा	१२,००,०००.००	२८१४२ घरभाडा	१२,००,०००.००	
१४२० अखेटोपहारमा लाग्ने कर	५,०००.००	०.००	०	५,०००.००		२८१४३ सभारी साधन तथा मेशिनर औजार भाडा	२,००,०००.००	२८१४३ सभारी साधन तथा मेशिनर औजार भाडा	२,००,०००.००	
१४२१ अन्य संस्थागत आन्तरिक अनुदान	४७,५०,०००.००	०.००	०	४७,५०,०००.००		पूँजीगत	१८,९०,००,०००.००	पूँजीगत	१८,९०,००,०००.००	
१४२२ सरकारी सम्पत्तीको वहालबाट प्राप्त आय	१०,०००.००	०.००	०	१०,०००.००		३१११ आवासीय भवन निर्माण/खरिद	१०,००,०००.००	३१११ आवासीय भवन निर्माण/खरिद	१०,००,०००.००	
१४२३ पर्टटन शुल्क	५०,०००.००	०.००	०	५०,०००.००		३११२ गेर आवासीय भवन निर्माण/खरिद	२,४६,५०,०००.००	३११२ गेर आवासीय भवन निर्माण/खरिद	२,४६,५०,०००.००	
१४२४ परीक्षा शुल्क	१०,०००.००	०.००	०	१०,०००.००		३११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१,३४,००,०००.००	३११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१,३४,००,०००.००	
१४२५ अन्य प्रशारानिक सेवा शुल्क	१,०००.००	९,०००.००	१००	(८,०००.००)		३११२२ मेशिनरी तथा औजार	३१,५०,०००.००	३११२२ मेशिनरी तथा औजार	३१,५०,०००.००	
१४२६ सिफारिश दस्तुर	१२,००,०००.००	१,१३,१००.००	१४९	१०,८६,१००.००		३११२३ फर्निचर तथा फिक्चर्स	११,००,०००.००	३११२३ फर्निचर तथा फिक्चर्स	११,००,०००.००	
१४२७ व्यक्तिगत घटना दर्ता दस्तुर	५,५०,०००.००	६३,७००.००	११५८	४,८६,३००.००		३११३५ पूँजीगत परामर्श खर्च	३०,००,०००.००	३११३५ पूँजीगत परामर्श खर्च	३०,००,०००.००	
१४२८ अन्य दस्तुर	६०,०००.००	२,३८०.००	३१७	५७,६२०.००		३११४१ सडक तथा पूल निर्माण	७,५७,००,०००.००	३११४१ सडक तथा पूल निर्माण	७,५७,००,०००.००	
१४२९ व्यावसाय रजिस्ट्रेशन दस्तुर	१,००,०००.००	२,२००.००	२.२	१७,८००.००		३११४२ विद्युत संरचना निर्माण	१९,००,०००.००	३११४२ विद्युत संरचना निर्माण	१९,००,०००.००	
						३११४५ सिंचाई संरचना निर्माण	२२,००,०००.००	३११४५ सिंचाई संरचना निर्माण	२२,००,०००.००	
						३११४६ खानेपानी संरचना निर्माण	१,६२,००,०००.००	३११४६ खानेपानी संरचना निर्माण	१,६२,००,०००.००	
						३११४७ वन तथा वातावरण संरक्षण	५,००,०००.००	३११४७ वन तथा वातावरण संरक्षण	५,००,०००.००	
						३११४८ सरसफाई संरचना निर्माण	८,५०,०००.००	३११४८ सरसफाई संरचना निर्माण	८,५०,०००.००	
						३११४९ अन्य सार्वजनिक निर्माण	४,२५,५०,०००.००	३११४९ अन्य सार्वजनिक निर्माण	४,२५,५०,०००.००	
						३११५० निर्मित भवनको संरचनात्मक सुधार खर्च	२८,००,०००.००	३११५० निर्मित भवनको संरचनात्मक सुधार खर्च	२८,००,०००.००	
						जम्मा	६१,४३,०७,५००.००	जम्मा	६१,४३,०७,५००.००	
							३,२४,६८,५०२.०१		३,२४,६८,५०२.०१	
							५,२८,५८,१८,३२९.३१		५,२८,५८,१८,३२९.३१	

प्रदेशीय नियमों अनुसार
प्राप्ति अनुदान अनुप्रयोग
प्राप्ति अनुदान अनुप्रयोग

१४२६५ अन्य क्रेत्रको आय	१,२५,००,०००.००	०.००	०	१,२५,००,०००.००
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	१,००,०००.००	०.००	०	१,००,०००.००
१४३१३ धरोटी सदरस्थाला	५०,०००.००	०.००	०	५०,०००.००
१४५२१ प्रदुषण नियन्त्रण शुल्क	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१४५२९ अन्य राजस्व	५०,०००.००	०.००	०	५०,०००.००
१४६११ व्यवसाय कर	५०,०००.००	०.००	०	५०,०००.००
१५१११ बेरुच्चू	१,००,०००.००	०.००	०	१,००,०००.००
३२१२२ बैंक मोजदात	६,४९,००,०००.००	०.००	०	६,४९,००,०००.००
जम्मा	६१,४३,०७,५००.००	७,२४,५९,८५९.२४	११.७९	५४,१८,४७,६४०.७६



 राजस्व विभाग
 राष्ट्रीय बङ्क
 काठमाडौं शाखा
 अधिकारी
 अधिकारी

पिति २०८१०७०९ देखि २०८१०९१२९ सम्पर्को राजस्व संकलन विवरण देहाय अनुसार रहेको छ।

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	रकम	कैफियत
१	११३१३	सम्पत्ति कर	६००.००	
२	११३१४	भुमिकर/मालपोत	२०,१९५.८५	
३	११३१७	वहाल कर	१२,३१५.००	
४	११३१८	वहाल विटौरी कर	११,१००.००	
५	११६११	व्यवसायले भुक्तानी गर्ने	३,८००.००	
६	११६३१	कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाने कर	१,७७०.००	
७	११६३२	अखेटोपहारमा लाने कर	२५०.००	
८	११६९१	अन्य कर	४००.००	
९	१४१९१	पर्यटन शुल्क	१९,६८०.००	
१०	१४२२१	न्यायिक दस्तूर	२००.००	
११	१४२२३	शिक्षा क्षेत्रको आमदानी	३,२००.००	
१२	१४२२४	परीक्षा शुल्क	८००.००	
१३	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	४२,७००.००	
१४	१४२४३	सिफारिश दस्तुर	२,५९,७५५.००	
१५	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	१,४६,७००.००	
१६	१४२४५	नाता प्रमाणित दस्तुर	६,०००.००	
१७	१४२४९	अन्य दस्तुर	३,७८०.००	
१८	१४२५३	व्यावसाय रजिस्ट्रेशन दस्तुर	२८,७७५.००	
१९	१४३११	न्यायिक दण्ड, जरिवाना र जफत	३०.००	
२०	१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत	५,१२५.००	
२१	१४५२९	अन्य राजस्व	१९,३००.००	
२२	१४६११	व्यवसाय कर	१८,२००.००	
२३	३३३६६	दहतर बहतर शुल्क	६,०७,८३१.००	
जम्मा			१२,१२,७०६.८५	

१२. निस्दी गाउँपालिकामा परेको सूचना माग सम्बन्धि निवेदन:

यस त्रैमासिकमा कुनै पनि सूचनाको माग भएको छैन।

नोट:-ग्रस्त विवरण निस्दी गाउँपालिकाको वेबसाइट www.nisdimun.gov.np मा हेने सकिनेछ।

थप जानकारीको लागि:

अर्जुन खनाल

सूचना अधिकारी

फोन नं. ९८५७०७९२१५

ईमेल : nisd2007@gmail.com

